



प्रदेश सरकार  
सामाजिक विकास मन्त्रालय  
बागमती प्रदेश  
हेटौंडा, मकवानपुर, नेपाल

नोभल कोरोना भाइरस (COVID-19) सम्बन्धि दैनिक प्रतिवेदन

मिति: २०७७/०४/२६

(बेलुका ५:०० बजे)

❖ मुख्यमुख्य क्रियाकलापहरू

- यस प्रदेशमा आज काठमाण्डौमा ३६, भक्तपुरमा ४, ललितपुरमा ४, नुवाकोटमा ३, चितवनमा १, रामेछापमा १ र सिन्धुपाल्चोकमा १ गरी जम्मा ५० जनामा नयाँ संक्रमण थपिएको छ । सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालय, स्थानीय महानगरपालिका, नगरपालिका, गाउँपालिका, स्थानीय स्वास्थ्य संस्था एवम् अस्पतालहरू मार्फत सम्पर्कमा आएका व्यक्तिको खोजी (Contact tracing), सम्पर्कितहरूको फलो-अप र अन्य आवश्यक व्यवस्थापन (काठमाण्डौ, भक्तपुर र ललितपुर हकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा समेतको समन्वयमा) कार्य भईरहेको छ ।

❖ बागमती प्रदेशमा संक्रमितहरूको विवरण

- हालसम्मको तथ्यांकमा यस प्रदेशमा देशको कुल संक्रमणको करिब ८ प्रतिशत (७.८%) रहेको छ भने मृत्युको अनुपात यस प्रदेशमा तुलनात्मक रूपमा बढी रहेको छ र मृत्यु हुनेमा अन्य जिर्ण रोगहरूको सहरुग्णता देखिएको छ । माथिको तथ्यले हालको महामारीमा जेष्ठ नागरिक तथा अन्य जिर्ण रोगको सहरुग्णता भएको व्यक्तिहरूले कोभिड-१९ बाट बच्नको लागि विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ ।
- यस प्रदेशमा पछिल्ला दिनमा संक्रमितको संख्या तीव्र रूपमा बढेको हुनाले हाल उपचाररत बिरामीको संख्या निको भएकाभन्दा तुलनात्मक रूपमा बढी देखिएको हो ।

विवरण	नेपाल	बागमती प्रदेश
संक्रमण देखिएको (PCR)	२३३१० (१००%)	१८२४ (१००%)
निको भएको	१६४९३ (७०.८%)	६०३ (३३.१%)*
उपचाररत	६७३८ (२८.९%)	१२१० (६६.३%)*
मृत्यु भएको	७९ (०.३%)	११ (०.६%)*

श्रोत : सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश; स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मिडिया ब्रिफिङ २०७७/०४/२६

\* कुल संक्रमितको संख्यालाई आधार मानेर निको भएका, उपचाररत र मृत्यु भएकाको % निकालिएको

❖ जिल्लागत क्वारेन्टाइन, आइसोलेसन, आर.डी.टि.(RDT), पी.सि.आर.(PCR) परिक्षण सम्बन्धी विवरण

- हाल सम्म बागमती प्रदेशमा ९६७७ वटा क्वारेन्टाईन बेड ब्यवस्थापन गरेकोमा अहिले ११०५ जना बस्दै आउनुभएको र १५४४ जना अहिले होम क्वारेन्टाईनमा बस्दै आउनुभएको छ। यस प्रदेशमा १३८० वटा आइसोलेसन बेड तयारी अवस्थामा रहेको छ जसमा अहिले ९५० जना बस्दै आउनुभएको छ। आजको मिति सम्मको विवरण अनुसार ३७१२० जनाको आर डी टी परिक्षण गरिएकोमा ९०५ जनाको पोजिटिभ आएको छ र ४००५२ जनाको पि सि आर परिक्षण गरिएको छ।

जिल्ला	क्वारेन्टाईन		होम क्वारेन्टाइन मा रहेका	आइसोलेसन		RDT किटबाट गरिएको परिक्षण			(RT-PCR) परिक्षण सम्बन्धी विवरण		
	बेड	बसेका		बेड	बसेका	जम्मा	नेगेटिभ	पोजिटिभ	जम्मा संकलित स्वाब संख्या	आजको नयाँ संक्रमण	जम्मा पोजिटिभ
काठमाण्डौ	१०५०	१३२	१२८	२७०	४९८	१०८४८	१०५१७	३३१	१७०६४	३६	९४९
ललितपुर	३४५	३१	८०	२२१	१७४	४६३०	४५७५	५५	२५३८	४	१४२
भक्तपुर	३१३	१३	१६५	१२१	९९	२३९६	२३७६	२०	३१९८	४	८८
रसुवा	२८७	२४	०	३५	०	६५५	६४३	१२	१६९		१२
नुवाकोट	९७७	७९	११८	३८	२०	३२९२	३१०२	१९०	१३००	३	६१
घादिङ	३१५	४२	९५	४५	७	३१३५	२९९१	१४४	१५५६		१४६
चितवन	२४६५	१७१	२५१	३५५	८५	१८३८	१८२३	१५	६७३७	१	१३७
सिन्धुली	४३०	१६२	०	२४	३	१२३०	११९६	३४	१५२२		३५
मकवानपुर	४०७	८१	४८९	३५	३४	१९३९	१९१९	२०	२३९९		८३
रामेछाप	४३६	६५	०	१२७	९	८९२	८८४	८	४९९	१	४६
दोलखा	९८६	६३	१५	४१	०	१७४६	१७३२	१४	४२९		१५
काभ्रे	८५१	१४१	११९	२८	१९	३०६४	३०१५	४९	८१०		३३
सिन्धुपाल्चोक	८१५	१०१	८४	४०	२	१४५५	१४४२	१३	१८३१	१	७७
जम्मा	९६७७	११०५	१५४४	१३८०	९५०	३७१२०	३६२१५	९०५	४००५२	५०	१८२४

श्रोत; पोजिटिभ केसको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिगबाट दैनिक प्राप्त जानकारी अनुसार र अन्य विवरण सम्बन्धित जिल्लाबाट प्राप्त आजको अन्तिम अभिलेख अनुसार

❖ हेटौडा स्थित प्रदेश प्रयोगशालामा भएको पि. सि. आर. परीक्षणको विवरण


हेटौडास्थित प्रदेश प्रयोगशालामा भएको पी. सी. आर परिक्षणको विवरण यस प्रकारको रहेको छ:

हालसम्म प्राप्त स्वाबको संख्या	आज प्राप्त स्वाब संख्या	आज परिक्षण भएको स्वाबको संख्या	आज परिक्षण भएको स्वाबको नतिजा		परिक्षण हुने क्रममा रहेको स्वाबको संख्या
			पोजिटिभ	नेगेटिभ	
१५९८५	४७१	२२१	३५	१८६	७४५

हिजो परिक्षण हुने क्रममा रहेको र आज परिक्षण भइसकेको स्वाब (नमुना) मध्ये सबै रौतहटको २० र बाराको १५ गरी ३५ वटा नमुनाको नतिजा पोजिटिभ आएको छ ।

❖ बागमती प्रदेशमा कोभिड-१९ संक्रमितहरूको लिंगानुसारको विवरण यस प्रकार रहेको छः


यस प्रदेशमा पुरुषहरूमा महिलाको तुलनामा बढि संक्रमण देखिएको छ।



स्रोत: EWARS, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, २०७७/०४/२६

❖ बागमती प्रदेशमा कोभिड-१९ संक्रमितहरूको उमेर समुह अनुसारको विवरण यस प्रकार रहेको छः

यस प्रदेशमा संक्रमितहरू अधिकांश पुरुष त्यस्तै २१ देखि ५० वर्षका महिला तथा पुरुषहरू रहेका छन्।



स्रोत: EWARS, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, २०७७/०४/२६

❖ कोभिड-१९ सम्बन्धि थप जानकारी र मार्गदर्शनको लागि निम्न उल्लेखित वेबपेज हेर्न हार्दिक अनुरोध छः

-सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशः

<http://mosd.p3.gov.np/>

-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयः

<https://covid19.mohp.gov.np/#/>

-नेपाल सरकार गृह मन्त्रालयः

<https://covid19.ndrrma.gov.np/>

-कोभिड १९ संकट ब्यबस्थापन केन्द्रः

[ccmc.gov.np](http://ccmc.gov.np)

-इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाः

<http://www.edcd.gov.np/news/covid-19-situation-updates>

-विश्व स्वास्थ्य संगठन/नेपालः

<https://www.who.int/nepal>

अन्त्यमा सदाझै यहाँहरूको अमूल्य सुझाव र सहयोगको अपेक्षा गर्दछौं।

धन्यवाद !

प्रवक्ता (कोभिड-१९)

डा. पुरुषोत्तम राज सेठ्राई